

शब्द संयोजन

वर्ष २२, अङ्क ८, पूर्णाङ्क २५९, २०८२ मङ्सिर












मूल्य र. ४००/-



विशेष संवाद

डा.रमेश शुभेच्छु लुइटेल



‘अविच्छिन्न प्रकाशन
भइरहेको साहित्यिक
पत्रिका शब्द-संयोजन
मासिक’

खोजी खोजी
पढ्नुहोस् ।

चिसो मौसममा सुरक्षित रहौं

चिसो मौसममा:

- तातो तथा न्यानो कपडा लगाऔं,
- तातो, पोषिलो र भोलिलो खानेकुरा खाऔं,
- घर तथा कोठा न्यानो बनाऔं,
- बालबालिका र वृद्धहरूलाई चिसोबाट जोगाऔं,
- न्यानो सिरक ओढेर सुत्ने गरौं,
- जाडोमौसममा घाम तथा आगो ताप्ने गरौं,
- चिसोमा हिँडडुल (मर्निङ वाक) नगरौं,
- कुनै समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।

सावधानी अपनाऔं, स्वस्थ रहौं ।



नेपाल सरकार

विज्ञापन बोर्ड

बबरमहल, काठमाडौं